

# Hag

## Chapter 2

Nepali Interlinear

Reference: Nepali ERV

הַנְּבִיאַ	חָגִי	בְּיַד-	יְהוָה	דְּבַר-	הָיָה	לַחֲדָשׁ	וְאָחַר	בְּעֶשְׂרִים	בְּשִׁבְעֵי	1
अगमवक्ताको	हागै	हात-द्वारा	परमप्रभुको	वचन	आयो	महिनाको	र-एक्काइसौं	बीसौं	सातौं-महिनामा	
<a href="#">H5030</a>		<a href="#">H3027</a>	<a href="#">H3068</a>	<a href="#">H1697</a>	<a href="#">H1961</a>	<a href="#">H2320</a>	<a href="#">H0259</a>	<a href="#">H6242</a>	<a href="#">H7637</a>	
									לְאֶמֶר:	
									भनेर	
									<a href="#">H0559</a>	

सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हागैकहाँ आयो।

בֶּן	יְהוֹשֻׁעַ	וְאֶל-	יְהוָה	פָּתַח	שְׁלֹתֵי	בֶּן	וְרַבְבֵּל	אֶל-	אָב	אֶמֶר-	2	
छोरा	यहोशू	र-तिर	यहूदाको	राज्यपाल	शालतीएलको	छोरा	जरुब्बाबेल	तिर	अब	भन		
	<a href="#">H3091</a>	<a href="#">H0413</a>	<a href="#">H3063</a>	<a href="#">H6346</a>			<a href="#">H2216</a>	<a href="#">H0413</a>	<a href="#">H4994</a>	<a href="#">H0559</a>		
					לְאֶמֶר:	הָעַם	שְׂאֵרִית	וְאֶל-	הַגְּדוּל	הַכֹּהֵן	יְהוֹזָבָב	
					भनेर	जातिलाई	बाँकी-रहेका	र-तिर	महा	पुजारी	यहोसादाकको	
					<a href="#">H0559</a>		<a href="#">H7611</a>	<a href="#">H0413</a>		<a href="#">H3548</a>	<a href="#">H3087</a>	

वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा जरुब्बाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसँग कुरा गर अनि भन,

וּמָה	הָרִאשׁוֹן	בְּכֹבֶדוֹ	הָיָה	הַבַּיִת	אֵת-	רָאָה	אֲשֶׁר	הַנִּשְׁאָר	בְּכֶם	מִי	3	
र-के	पहिलेको	महिमा-मा	यो	भवन	यो	देख्यो	जसले	बाँकी-रहेको	तिमीहरू-बिच	को		
<a href="#">H4100</a>	<a href="#">H7223</a>	<a href="#">H3519</a>	<a href="#">H2088</a>		<a href="#">H0853</a>	<a href="#">H7200</a>		<a href="#">H7604</a>		<a href="#">H4310</a>		
					בְּעֵינֵיכֶם:	כֹּאֵן	כְּמָהוּ	הַלֹּא	עֵתָה	אֵתוֹ	רְאִים	אֲתֶם
					तिम्रा-आँखामा	शून्य-जस्तो	यस-जस्तै	के-होइन	अहिले	यसलाई	देख्छौ	तिमीहरूले
					<a href="#">H0369</a>	<a href="#">H3644</a>	<a href="#">H3808</a>	<a href="#">H6258</a>	<a href="#">H0853</a>	<a href="#">H7200</a>		

‘के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो। अब तिमीलाई कस्तो लागि रहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?’

הַכֹּהֵן	יְהוֹזָבָב	בֶּן	יְהוֹשֻׁעַ	וַחֲזַק	יְהוָה	נָא-	וְרַבְבֵּל	חֲזַק	וְעַתָּה	4	
पुजारी	यहोसादाकको	छोरा	यहोशू	र-दृढ-ही	परमप्रभुले	घोषणा-गर्नुहुन्छ	जरुब्बाबेल	दृढ-ही	तर-अब		
<a href="#">H3548</a>	<a href="#">H3087</a>		<a href="#">H3091</a>	<a href="#">H2388</a>	<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H2216</a>	<a href="#">H2388</a>	<a href="#">H6258</a>		
אֲתֶם	אֲנִי	כִּי-	וְעַשׂוּ	יְהוָה	נָא-	הָאָרֶץ	עַם	כָּל-	וַחֲזַק	הַגְּדוּל	
तिमीहरू-सँग-छु	म	किनभने	र-गर	परमप्रभुले	घोषणा-गर्नुहुन्छ	देशको	जाति	सबै	र-दृढ-ही	महा	
<a href="#">H0854</a>	<a href="#">H0589</a>			<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H0776</a>		<a href="#">H3605</a>	<a href="#">H2388</a>		
									צְבָאוֹת:	יְהוָה	נָא-
									सर्वशक्तिमान्-को	परमप्रभु	घोषणा
										<a href="#">H3068</a>	<a href="#">H5002</a>

तर जरुब्बाबेल, अब तिमी साहसी बन! परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। ‘काम गर! किनभने म तिमीहरूसँग छु।’ परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ।

בְּתוֹכְכֶם	עֲמַדַּת	וְרוּחִי	מִמִּזְרָיִם	בְּצִאתְכֶם	אִתְּכֶם	כָּרְתִי	אֲשֶׁר-	הַדְּבָרִ	אֵת-	5
तिमीहरू-बिचमा	खडा-छ	र-मेरो-आत्मा	मिश्र-देशबाट	निस्केकाबेला	तिमीहरू-सँग	बाँधेँ	जो	वचन	यो	
<a href="#">H8432</a>	<a href="#">H5975</a>	<a href="#">H7307</a>	<a href="#">H4714</a>	<a href="#">H3318</a>	<a href="#">H0854</a>	<a href="#">H3772</a>		<a href="#">H1697</a>	<a href="#">H0853</a>	

אֵל- תִּירָאוּ:   
 — डर   
 [H3372](#) [H0408](#)

परमप्रभु भन्नुहुन्छ, “जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसँग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।”

מְרַעֵשׁ	וְאֲנִי	הִיא	מֵעַט	אֶחָד	עוֹר	צְבָאוֹת	יְהוָה	אָמַר	כֹּה	כִּי	6
हल्लाउनेछु	र-म	यो-हो	थोरै-बेर-मा	एक-पटक	अझ	सर्वशक्तिमान्-ले	परमप्रभु	भन्नुहुन्छ	यसरी	किनभने	
<a href="#">H7493</a>	<a href="#">H0589</a>	<a href="#">H1931</a>	<a href="#">H4592</a>	<a href="#">H0259</a>	<a href="#">H5750</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>		

אֵת- הַשָּׁמַיִם וְאֵת- הָאָרֶץ וְאֵת- הַיָּם וְאֵת- הַחֲרָבָה:   
 यो आकाश, र-यो पृथ्वी, र-यो समुद्र, र-यो सुख्खा-जमिन   
 [H2724](#) [H0853](#) [H3220](#) [H0853](#) [H0776](#) [H0853](#) [H8064](#) [H0853](#)

किन? किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, ‘एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुख्खा जमीन सबैलाई र्थरथर कमाउनेछु।’

אֵת- וְהָרַעֲשָׁתִי	אֵת- כָּל-	הַגּוֹיִם	וּמְלֹאֲתָי	אֵת- כָּל-	קַמְדַּת	וּבְאֵן	הַגּוֹיִם	אֵת- כָּל-	וְהָרַעֲשָׁתִי	7
यो र-भनेछु	जातिहरूका सबै	बहुमूल्य-वस्तुहरू	र-आउनेछन्	जातिहरूलाई सबै	यो	जातिहरूलाई सबै	यो	र-हल्लाउनेछु		
<a href="#">H0853</a>	<a href="#">H4390</a>	<a href="#">H3605</a>		<a href="#">H0935</a>		<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H7493</a>		

הַבַּיִת וְהַזֶּה:   
 सर्वशक्तिमान्-ले परमप्रभु भन्नुहुन्छ महिमाले यो भवन   
 [H3068](#) [H0559](#) [H3519](#) [H2088](#)

म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसँगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ,

לִי	הַכֶּסֶף	וְלִי	הַזָּהָב	נָאֵם	יְהוָה	צְבָאוֹת:	8
मेरो-हो	चाँदी	र-मेरो-हो	सुन	घोषणा	परमप्रभु	सर्वशक्तिमान्-को	
	<a href="#">H3701</a>		<a href="#">H2091</a>	<a href="#">H5002</a>	<a href="#">H3068</a>		

‘तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ,

גְּדוֹל	יְהוָה	כְּבוֹד	הַבַּיִת	הַזֶּה	הָאֶחָד	מִן- הַרְאֵשׁוֹן	אָמַר	יְהוָה	צְבָאוֹת	9
महान्	हुनेछ	महिमा	भवन	यो	पछिल्लो	भन्दा पहिलेको	भन्नुहुन्छ	परमप्रभु	सर्वशक्तिमान्-ले	
	<a href="#">H1961</a>	<a href="#">H3519</a>	<a href="#">H2088</a>	<a href="#">H0314</a>	<a href="#">H7223</a>	<a href="#">H0559</a>	<a href="#">H3068</a>			

וּבְמִקְוֵים וְהַזֶּה:   
 — सर्वशक्तिमान्-को परमप्रभु घोषणा शान्ति दिनेछु यस र-यो-ठाउँमा   
 [H3068](#) [H5002](#) [H7965](#) [H5414](#) [H2088](#) [H4725](#)

‘यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ।’ सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; ‘यस ठाउँमा म शान्ति स्थापित गर्नेछु।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।

הַיָּמִי	אֵל-	יְהוָה	דְּבַר-	הָיָה	לְדָרִיגָשׁ	שְׁתַּיִם	בְּשָׁנָת	לְתַשְׁעֵי	וְאַרְבָּעָה	בְּעֶשְׂרִים	10
हागै	तिर	परमप्रभुको	वचन	आयो	दारा-राजाको	दोस्रो	वर्ष-मा	नवौं-महिनाको	र-चौबीसौं	बीसौं	
	<a href="#">H0413</a>	<a href="#">H3068</a>	<a href="#">H1697</a>	<a href="#">H1961</a>	<a href="#">H1867</a>	<a href="#">H8147</a>	<a href="#">H8141</a>	<a href="#">H8671</a>	<a href="#">H0702</a>	<a href="#">H6242</a>	

לְאֶמְרָ:   
 भनेर अगमवक्तालाई   
 [H0559](#) [H5030](#)

फारसका राजा दाराको दोस्रो वर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हागै कहाँ आयो।

11	כָּה	אָמַר	יְהוָה	צְבָאוֹת	שָׂאֵל-	נָא	אֶת-	הַכֹּהֲנִים	תּוֹרָה	לְאָמֹר:
	यसरी	भन्नुहुन्छ	परमप्रभु	सर्वशक्तिमान्-ले	सोध	अब	यो	पुजारीहरूलाई	व्यवस्था	भनेर
	<a href="#">H3541</a>	<a href="#">H0559</a>	<a href="#">H3068</a>	<a href="#">H7592</a>	<a href="#">H4994</a>	<a href="#">H0853</a>	<a href="#">H3548</a>	<a href="#">H8451</a>	<a href="#">H0559</a>	

सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ।

12	הֵן	יִשְׂאֵל-	אִישׁ	בְּשֵׁר-	קָרָשׁ	בְּכִנּוֹר	בְּגֵדוֹ	וְנִנְע	בְּכִנּוֹר	אֶל-
	हेर	बोक्छ-भने	कसैले	मासु	पवित्र	कपडाको-छेउमा	आफ्नो-लुगाको	र-छुन्छ	त्यसको-छेउले	तिर
	<a href="#">H2005</a>	<a href="#">H5375</a>	<a href="#">H0376</a>	<a href="#">H1320</a>	<a href="#">H6944</a>	<a href="#">H3671</a>	<a href="#">H5060</a>	<a href="#">H3671</a>	<a href="#">H0413</a>	

13	הֲלֹחֵם	וְאֶל-	הַמְּוִיד	וְאֶל-	הַיָּיִן	וְאֶל-	שָׁמֶן	וְאֶל-	כָּל-	מֵאֲכָל	הַיִּקְדָּשׁ	וַיַּעֲטֹו
	रोटी	र-तिर	तरकारी	र-तिर	दाखरस	र-तिर	तेल	र-तिर	कुनै-पनि	खानेकुरा	के-पवित्र-हुन्छ	र-जवाफ-दिए
	<a href="#">H3899</a>	<a href="#">H0413</a>	<a href="#">H5138</a>	<a href="#">H0413</a>	<a href="#">H3196</a>	<a href="#">H0413</a>	<a href="#">H8081</a>	<a href="#">H0413</a>	<a href="#">H3605</a>	<a href="#">H3978</a>	<a href="#">H6942</a>	

הַכֹּהֲנִים  
पुजारीहरूले  
וַיֹּאמְרוּ  
र-भने  
לָא:  
होइन  
[H3808](#) [H0559](#) [H3548](#)

“मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?” पूजाहारीले उत्तर दियो, “अँहँ।”

13	וַיֹּאמְרוּ	הֲגַי	אִם-	יִנְע	טָמֵא-	נִפְשׁ	בְּכָל-	אֵלֶּה	הַיִּטְמָא	וַיַּעֲטֹו
	र-भन्यो	हागैले	यदि	छुन्छ	अशुद्ध	प्राण-को	यी-सबैमा	कुनै-पनि	के-अशुद्ध-हुन्छ	र-जवाफ-दिए
	<a href="#">H0559</a>			<a href="#">H5060</a>	<a href="#">H2931</a>	<a href="#">H5315</a>	<a href="#">H3605</a>	<a href="#">H0428</a>		

הַכֹּהֲנִים  
पुजारीहरूले  
וַיֹּאמְרוּ  
र-भने  
יִטְמָא:  
अशुद्ध-हुन्छ  
[H0559](#) [H3548](#)

त्यसबेला हागैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?” अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”

14	וַיַּעֲטֹו	חַגְמֵלֶ	וַיֹּאמְרוּ	כִּן	הָעַם-	תָּהָ	וְכִן-	הַגְּוִי	הַזֶּה	לְפָנַי	נְאֻם-
	र-जवाफ-दिए	हागैले	र-भने	त्यस्तै	जाति	यो	र-त्यस्तै	राष्ट्र	यो	मेरो-सामु	घोषणा-गर्नुहुन्छ
			<a href="#">H0559</a>			<a href="#">H2088</a>		<a href="#">H2088</a>	<a href="#">H2088</a>	<a href="#">H6440</a>	<a href="#">H5002</a>

וְהָיָה  
परमप्रभुले  
וְכִן  
र-त्यस्तै  
כָּל-  
सबै  
מַעֲשֵׂה  
काम  
יְדִיהֶם  
तिनीहरूका-हातका  
וְאֶשְׂרַ  
र-जो  
יִקְרִיבוּ  
चढाउँछन्  
שׁ  
त्यहाँ  
טָמֵא  
अशुद्ध  
הוּא:  
हो  
[H3068](#) [H3605](#) [H4639](#) [H3027](#) [H7126](#) [H8033](#) [H2931](#) [H1931](#)

तब हागैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।”

15	וְעַתָּה	שִׁימוּר-	נָא	לְבַבְכֶם	מִן-	הַיּוֹם	הַזֶּה	וּמַעֲלָה	מִטְּרָם	שׁוֹם-	אַבְן
	र-अब	राख	अब-त	आफ्ना-हृदय	बाट	आज	यो-दिन	र-माथि	आगाडि	राखिएको-थियो	ढुङ्गा
	<a href="#">H6258</a>	<a href="#">H4994</a>	<a href="#">H3824</a>	<a href="#">H3117</a>	<a href="#">H2088</a>	<a href="#">H4605</a>	<a href="#">H2962</a>	<a href="#">H0068</a>			

אֶל-  
माथि  
אַבְן  
ढुङ्गा  
בְּהִיכַל  
मन्दिर-मा  
יְהוָה:  
परमप्रभुको  
[H3068](#) [H1964](#) [H0068](#) [H0413](#)

“तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो?”

16	מְהֵיּוֹתָם	בָּא	אֶל-	עֲרַמַת	עֲשָׂרִים	וְהִיחָה	עֲשָׂרָה	בָּא	אֶל-	הַיִּקְב	לְחֹשֶׁךְ
	जब-तिनीहरू	आए	तिर	थुप्रो	बीसको	र-भयो	दश-मात्र	आए	तिर	दाखको-कोल	निकाल्न
	<a href="#">H1961</a>	<a href="#">H0935</a>	<a href="#">H0413</a>	<a href="#">H6194</a>	<a href="#">H6242</a>	<a href="#">H1961</a>	<a href="#">H6235</a>	<a href="#">H0935</a>	<a href="#">H0413</a>	<a href="#">H3342</a>	<a href="#">H2834</a>

חֲמֻשִׁים  
पचास  
פּוֹרָה  
बाथ  
וְהִיחָה  
र-भयो  
עֲשָׂרִים:  
बीस-मात्र  
[H6242](#) [H1961](#) [H6333](#) [H2572](#)

त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो।

וַאֲיוֹן	וַיְדִיכֶם	מַעֲשֵׂה	כָּל־	אֵת	וּבְכֹרֶד	וּבִירְקוֹן	בְּשַׂדְּפוֹן	אֶתְכֶם	הַכִּיתִי	17
तर-छैन	तिघ्रा-हातका	काम	सबै	यो	र-असिनाले	र-पहेली-रोगले	डढुवा-रोगले	तिमीहरूलाई	प्रहार-गरेँ	
<a href="#">H0369</a>	<a href="#">H3027</a>	<a href="#">H4639</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H1259</a>	<a href="#">H3420</a>		<a href="#">H0853</a>	<a href="#">H5221</a>	

יְהוָה:	נָא־	אֵלַי	אֶתְכֶם
परमप्रभुले	घोषणा-गर्नुहुन्छ	मतिर	तिमीहरू
<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H0413</a>	<a href="#">H0853</a>

मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।' परमप्रभुले यसो भन्नु भयो।”

לְחִשְׁיִי	וְאַרְבָּעָה	עֶשְׂרִים	מִיּוֹם	וּמַעֲלָה	הַיּוֹם	מִן־	לְבַבְכֶם	נָא	שְׁמֹר־	18
नवौं-महिनाको	र-चौबीसौं	बीसौं	दिन-देखि	र-माथि	यो-दिन	आज	बाट	आफना-हृदय	अब	राख
<a href="#">H8671</a>	<a href="#">H0702</a>	<a href="#">H6242</a>	<a href="#">H3117</a>	<a href="#">H4605</a>	<a href="#">H2088</a>	<a href="#">H3117</a>		<a href="#">H3824</a>	<a href="#">H4994</a>	

לְבַבְכֶם:	שְׁמֹר	יְהוָה	הַיּוֹם	יָסַד	אֲשֶׁר־	הַיּוֹם	לְמִן־
आफना-हृदय	राख	परमप्रभुको	मन्दिर	राखियो-जग	जब	दिन	बाट
<a href="#">H3824</a>		<a href="#">H3068</a>	<a href="#">H1964</a>	<a href="#">H3245</a>		<a href="#">H3117</a>	

परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबीसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच।

הַיָּת	וְעֵץ	וְהַרְמוֹן	וְהַתְּאֵנָה	הַגֶּפֶן	וְעֵדֶב־	בְּמַגְוָהָ	הַיָּזֵעַ	הַעֹד	19
जैतुनको	र-रूख	र-दारिमको-रूख	र-नेभाराको-रूख	दाखको-बोट	र-अहिलेसम्म	भकारीमा-छ	बीउ	के-अझ-पनि	
<a href="#">H2132</a>	<a href="#">H6086</a>	<a href="#">H7416</a>	<a href="#">H8384</a>	<a href="#">H1612</a>	<a href="#">H5704</a>	<a href="#">H4035</a>	<a href="#">H2233</a>	<a href="#">H5750</a>	

ס	אֲבָרָה:	הַיּוֹם	מִן־	נֶשֶׂא	לֵא
—	आशिष-दिनेछु	यो-दिन	आज	फलयो	फलेको-छैन
	<a href="#">H1288</a>	<a href="#">H2088</a>	<a href="#">H3117</a>	<a href="#">H5375</a>	<a href="#">H3808</a>

के बीउहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अहँ! तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”

לְאָמַר:	לְחִדָּשׁ	וְאַרְבָּעָה	בְּעֶשְׂרִים	חֲזִי	אֶל־	שְׁנֵית	וְיִהְיֶה	דְּבַר־	וַיְהִי	20
भनेर	महिनाको	र-चौबीसौं	बीसौं	हागै	तिर	दोस्रो-पटक	परमप्रभुको	वचन	र-आयो	
<a href="#">H0559</a>	<a href="#">H2320</a>	<a href="#">H0702</a>	<a href="#">H6242</a>		<a href="#">H0413</a>	<a href="#">H8145</a>	<a href="#">H3068</a>	<a href="#">H1697</a>	<a href="#">H1961</a>	

अनि त्यही महिनाको चौबीसौं दिनमा हागैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो:

הָאָרֶץ:	וְאֶת־	הַשָּׁמַיִם	אֶת־	מַרְעִישׁ	אֲנִי	לְאָמַר	יְהוּדָה	פָּחַת־	זֶרְבָבֶל	אֶל־	אָמַר	21
पृथ्वी	र-यो	आकाश	यो	हल्लाउनेछु	म	भनेर	यहूदाको	राज्यपाल	जरुब्बाबेल	तिर	भन	
<a href="#">H0776</a>	<a href="#">H0853</a>	<a href="#">H8064</a>	<a href="#">H0853</a>	<a href="#">H7493</a>	<a href="#">H0589</a>	<a href="#">H0559</a>	<a href="#">H3063</a>	<a href="#">H6346</a>	<a href="#">H2216</a>	<a href="#">H0413</a>	<a href="#">H0559</a>	

“यहूदाका राज्यपाल जरुब्बाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।

וְרִכְבֵּיהָ	מְרִכְבָּהָ	וְהַפְּכֹתֶי	הַגּוֹיִם	מִמְלָכוֹת	חֹזֵק	וְהַשְׁמֹדֵי	מִמְלָכוֹת	כְּסֹא	וְהַפְּכֹתֶי	22
र-सवारहरू	रथ	र-उल्टाउनेछु	जातिहरूका	राज्यहरू	शक्ति	र-नष्ट-गर्नेछु	राज्यहरूका	सिंहासन	र-उल्टाउनेछु	
<a href="#">H7392</a>	<a href="#">H4818</a>	<a href="#">H2015</a>		<a href="#">H4467</a>	<a href="#">H2392</a>	<a href="#">H8045</a>	<a href="#">H4467</a>	<a href="#">H3678</a>	<a href="#">H2015</a>	

אֶחָיו:	בְּחֶרֶב	אִישׁ	וְרִכְבֵּיהֶם	סוּסִים	וַיִּרְדּוּ
आफना-दाजुभाइको	तरवारले	हरेक	र-सवारहरू	घोडाहरू	र-खस्नेछन्
<a href="#">H0251</a>	<a href="#">H2719</a>	<a href="#">H0376</a>	<a href="#">H7392</a>		<a href="#">H3381</a>

अनि म राज्यहरू र सिंहासन उठाएर प्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।”

שָׁלֹתֵי־אֵל	בֶּן־	זָרְבָבֶל	אֶחָדָם	צְבָאוֹת	יְהוָה	נְאֻם־	הַיְהוָה	בְּיוֹם
शालतीएलको	छोरा	जरुब्बाबेल	लिनेछु-तिमीलाई	सर्वशक्तिमान्-ले	परमप्रभु	घोषणा-गर्नुहुन्छ	त्यो	त्यो-दिनमा
		<a href="#">H2216</a>	<a href="#">H3947</a>		<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H1931</a>	<a href="#">H3117</a>
נְאֻם	בְּחֻרְתִּי	בֶּן־	כִּי־	כָּחֹתָם	וְשִׁמְרוּיָר	יְהוָה	נְאֻם־	עֲבָדָי
घोषणा	रोजेको-छु	तिमीलाई	किनभने	छापको-मुद्रा-जस्तै	र-बनाउनेछु-तिमीलाई	परमप्रभुले	घोषणा-गर्नुहुन्छ	मेरो-दास
<a href="#">H5002</a>	<a href="#">H0977</a>			<a href="#">H2368</a>		<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H5650</a>
							צְבָאוֹת:	יְהוָה
							सर्वशक्तिमान्-को	परमप्रभु
								<a href="#">H3068</a>

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किन? किनभने मैले तिमीलाई रोजेकोछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो।